

कौडेना गाउँ कार्यपालिकाको कार्यालय

कौडेना, सर्लाही

मधेश प्रदेश, नेपाल

ज्यालादारीमा सेवा लिने सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति : २०७९/०५/१७)

कौडेना गाउँपालिकाको लागी विभिन्न शाखाहरूमा रहने गरी तपसिलका संख्यामा योग्यता भएको कर्मचारीहरू ज्यालादारीमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र दिनको २:०० बजेसम्म यस कौडेना गाउँपालिकाको नेबिल बैंक कौडेना शाखाको खाता नं २१८०१०१७५०००४४ मा तोकिएको राजस्व तिरेको भाउचर सहित दरखास्त दिन हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । यसको फाराम, दरखास्त दस्तुर, कार्य—विवरण, पारिश्रमिक, सेवाका शर्तहरू सहितको विस्तृत विवरण कार्यालयबाट वा वेबसाइट www.kaudenamun.gov.np बाट उपलब्ध हुनेछ ।

तपसिल:

विज्ञापन.नं.	पद	संख्या	शैक्षिक योग्यता
२०७९/८०-०६	कम्प्युटर अपरेटर	८	+२ उतीर्ण वा सो सरह
२०७९/८०-०७	भेटेनरी प्राविधिक	१	सम्बन्धित विषयमा प्रविणता प्रमाणपत्र उतीर्ण
२०७९/८०-०८	न्यायीक समितिको सहयोगी महिला	१	+२ उतीर्ण वा सो सरह
२०७९/८०-०९	बर्थिङ्ग सेन्टरको लागि अ.न.मि.	२	एस बि ए तालिम प्राप्त
२०७९/८०-१०	अमिन	१	सम्बन्धित विषयमा प्रमाणपत्र तह
२०७९/८०-११	सवारी चालक	२	हलुका सवारीचालक अनुमति पत्र प्राप्त
२०७९/८०-१२	औषधी कुटुवा	१	सामान्य लेखपढ
२०७९/८०-१३	समाजिक परिचालक	१	+२ उतीर्ण वा सो सरह
२०७९/८०-१४	का.स.	१०	सामान्य लेखपढ

योग्यता र अनुभव:

१. नेपाली नागरिक ।

- कम्प्युटर अपरेटरको हकमा: +२ उतीर्ण वा सो सरह र मान्यता प्राप्त संस्थानबाट ६ महिना तालिम प्राप्त वा सो सरह ।
- बर्थिङ्ग सेन्टरको लागि अ.न.मि.को हकमा: कम्तिमा अ.न.मि. कोर्ष उतीर्ण गरेको, नर्सिङ्ग काउन्सिलमा दर्ता भएको र अनिवार्य SBA तालिम प्राप्त हुनुपर्ने ।

३. १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने / औषधी कुटुवाको हकमा ४५ वर्ष उमेर ननाघेको ।

४. अन्य प्रचलित कानूनद्वारा अयोग्य नभएको ।

दरखास्तमा संलग्न गर्नुपर्ने: उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, अनुभवको प्रमाणित प्रतिलिपि तथा प्रचलित नेपाल कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ । पेश गरिने सबै प्रतिलिपिको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्नुपर्नेछ ।